

अन्तर्राष्ट्रिय हवाईयात्रुको होटल क्वारेन्टीन सम्बन्धी मापदण्ड, २०७८

स्वीकृत मिति: २०७८/०३/०७ गते।

१. क्वारेन्टीनका लागि सूचिकृत होटल सम्बन्धी मापदण्ड:

१.१ कोभिड-१९ महामारीको अवस्थामा होटल क्वारेन्टीन प्रयोजनको लागि छनौट हुने होटलले कम्तीमा निम्न मापदण्ड पुरा गरेको हुनु पर्नेछ :-

१.१.१ कम्तीमा २० वटा कोठा (Bed room) भएको।

१.१.२ होटल क्वारेन्टीनमा रहने अतिथीहरूको उपयोगको लागि छुट्टै गेट वा कम्पाउण्ड र खुला ठाउँ भएको।

१.१.३ होटल क्वारेन्टीनमा रहने अतिथीहरूको स्वाब परीक्षणको नमुना संकलनका लागि आवश्यक खुला ठाउँ भएको।

१.१.४ होटलको कोठामा स्यनिटाइजर, टिभी, वाइफाइ, अट्याच ट्वाइलेट बाथरूम र नुहाउन तथा पिउन तातोपानीको व्यवस्था अनिवार्य रूपमा भएको।

१.१.५ प्रत्येक कोठामा कम्तीमा एउटा झ्याल र भेन्टिलेसनको व्यवस्था भएको।

१.१.६ होटलले प्रदान गर्ने सेवाहरू सामूहिक रूपमा खाना खाने स्थल बुफे, जिम, साउना, इन्डोर तथा आउटडोर गेम पूर्णरूपमा बन्द भएको र प्याक खाना तथा अन्य सेवाहरू कोठा बाहिर प्यासेजमा मात्र प्रदान गर्ने व्यवस्था भएको।

- १.१.७ होटलको आगमन/प्रस्थान कक्षमा थर्मल गन, साबुन पानीले हात धुने व्यवस्थाका साथै स्यानिटाइजरको व्यवस्था भएको।
- १.१.८ प्रत्येक कोठामा क्वारेन्टिन अवधिभर पुग्ने Toiletries (Toilet Paper, Soap, Tooth Paste/Brush, Hand Wash, Slipper & Towels) भएको।
- १.१.९ होटेलहरू पर्यटन विभाग वा उपत्यका पर्यटन कार्यालयमा दर्ता र नवीकरण भएको।
- १.१.१० होटलहरूको आफ्नै वेबसाइट भएको र बुकिङ साइटमा आबद्ध भएको।
- १.२ कोभिड-१९ महामारीको अवस्थामा होटेल क्वारेन्टिन प्रयोजनको लागि छनौट भएको होटलले क्वारेन्टिन प्रयोजनको लागि तोकिएको ब्लक (छुट्टै भवन) मा अन्य ग्राहक वा आगन्तुकहरूलाई सेवा दिन पाउने छैन।
- १.३ अतिथीहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विमानस्थलदेखि होटलसम्म लैजाने व्यवस्था सम्बन्धित होटलले नै गर्नु पर्नेछ।
- १.४ नेपाल आउने सम्पूर्ण यात्रुहरूले ccmc.gov.np को ARMS फारम अनिवार्य रूपमा भरी सो फारममा भएको सूचीकृत होटलहरू मध्येबाट होटल छनौट र बुकिङ गर्न सक्ने छन्।
- १.५ होटलहरूलाई बजेट क्वारेन्टिन होटल र स्ट्याण्डर्ड क्वारेन्टिन होटलमा बर्गीकृत गरी सूचीकृत गरिएको छ।
- १.६ बजेट क्वारेन्टिन होटलले निर्धारित मापदण्डको पालना गरी प्रति व्यक्ति प्रति दिन कर सहित अधिकतम रू. १५००।०० मा ब्रेक फास्ट, लन्च र डिनर सहित खाने-बस्ने व्यवस्था गर्नु पर्नेछ।

- १.७ स्ट्याण्डर्ड क्वारेन्टिन होटलको रूपमा सूचीकृत भएका होटलको हकमा निर्धारित मापदण्डको पालना गरी होटल पोलिसी अनुसार मुल्य कायम हुनेछ। यस्ता होटलले आफ्नो दर रेट सहित पर्यटन विभाग मार्फत सि.सि.एम.सी.मा सूचिकरण गराउनु पर्नेछ।
- १.८ क्वारेन्टिनमा बस्नेहरुको स्वास्थ्य अवस्था बारे सम्बन्धित होटलबाट नियमित सोधपुछ गरी कुनै समस्या देखिएमा सो को जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निशुल्क कल सेन्टर ११३३/१११५ मा गराउनु पर्नेछ।
- १.९ क्वारेन्टिनमा बसेको अवस्थामा कुनै व्यक्ति बिना सूचना भागेमा सम्बन्धित होटलले सि.सि.एम.सि.को निशुल्क कल सेन्टर ११४० र नेपाल प्रहरीको १०० मा अनिवार्य रूपमा तत्काल जानकारी गराउनु पर्नेछ।
- १.१० होटल क्वारेन्टिन बस्नुपर्ने यात्रुहरुको हकमा सम्बन्धित वायु सेवा कम्पनीले पहिचानको लागि संकेत चिन्ह प्रदान गर्नेछ। यस्ता यात्रुहरुलाई नेपाल प्रहरीको समन्वयमा तोकिएको क्वारेन्टिन होटलमा पठाईने छ।

२. यात्रुहरुले पालना गर्नुपर्ने शर्तहरू:

- २.१. सम्बन्धित होटलमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी बस्नु पर्ने।
- २.२. क्वारेन्टिनका लागि सूचीकृत होटल बाहेक अन्य होटलमा क्वारेन्टिनका लागि बुकिङ्ग गर्न पाईने छैन। तोकिएको क्वारेन्टिन अवधीभर होटल परिवर्तन गर्न पाईने छैन।
- २.३. कोभिड-१९ को लक्षण देखिएमा तत्काल र अन्य अवस्थामा क्वारेन्टिनको १० दिन पछि व्यक्तिगत खर्चमा आर.टि-पि.सि.आर परिक्षण गर्नुपर्नेछ।

२.४. क्वारेन्टिन अवधिभर आकस्मिक अवस्था बाहेक बाहिरका व्यक्तिहरूसँग भेटघाट गर्न पाउने छैन।

३. अनुगमन:

३.१. क्वारेन्टिन होटल सूचीकरण र होटल क्वारेन्टिन पालनाको अनुगमन गर्ने प्रयोजनको लागि सि.सि.एम.सी.ले सरोकारवाला निकायहरू सम्मिलित अनुगमन टोलीहरू गठन गर्नेछ।

३.२. होटल सूचीकरणको लागि दर्ता भएका होटलहरूको विवरण पर्यटन विभाग र उपत्यका पर्यटन कार्यालयले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराउनेछ।

३.३. क्वारेन्टिन होटलको रूपमा सूचीकरण गर्नु अघि अनुगमनको लागि सि.सि.एम.सि.को प्रतिनिधिको नेतृत्वमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्डका प्रतिनिधि सम्मिलित अनुगमन टोली गठन गरिनेछ।

३.४. होटल क्वारेन्टिन सम्बन्धमा नियमित अनुगमन गरी सि.सि.एम.सि. मा प्रतिवेदन गर्ने कार्य जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति (डि.सि.एम.सि.) ले गर्नेछ।

४. प्रतिवेदन:

क्वारेन्टिनका लागि सूचीकृत होटलहरूले आफ्नो दैनिक प्रतिवेदन सि.सि.एम.सी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल पर्यटन बोर्डमा इमेल मार्फत पठाउनु पर्नेछ।

५. कसुर दण्ड तथा सजाय:

यो मापदण्ड र सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्न जारी गरेका स्वास्थ्य मापदण्ड लगायतका अन्य व्यवस्थाहरु सम्पूर्ण क्वारेन्टिनका लागि सूचीकृत होटलहरु र क्वारेन्टिन बस्ने यात्रुहरुले पूर्ण रुपमा पालना गर्नु पर्नेछ र पालना नगरेको पाईएमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ र संक्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारबाही हुनेछ।

६ बाधा अड्काउ फुकाउ:

यो मापदण्ड कार्यन्वयन सम्बन्धमा कुनै दुविधा रहेमा वा बाधा अड्काउ फुकाउ गर्नु पर्ने भएमा CCMC को निर्णय अन्तिम हुनेछ।